

2012 विधान परिषद चुनाव

मतदान माथि संक्षिप्त जानकारी

मतदानको मिति र समयहरू

- 9 सेप्टेम्बर 2012 (आइतबार)
- 7:30 a.m. - 10:30 p.m.

मतदान

- हरेक रजिस्टर भएको मतदाताले 1 भोट भौगोलिक निर्वाचन क्षेत्र ("GC") को लागि हाल्न सक्नेछ र 1 भोट कार्यात्मक निर्वाचन क्षेत्र ("FC") को लागि हाल्न सक्नेछ।
- हरेक मतदाताहरू वा प्राधिकृत प्रतिनिधिहरूलाई ("AR") एउटा तोकिएको मतदान केन्द्रमा नियुक्त गरिनेछ।
- मतदान दिनको लगभग 10 दिन अघि सम्बन्धित मतदाताहरू वा AR हरूलाई तोकिएको मतदान केन्द्र देखाएको एउटा मतदान कार्ड वितरण गरिनेछ।
- मतदाता वा AR लाई तोकिएको मतदान केन्द्र गतिशीलता कठिनाई भएका व्यक्तिहरूलाई प्रवेश गर्न सकिने छ या छैन भनेर मतदान कार्डमा संलग्न गरिएको स्थानको मानचित्रमा निर्दिष्ट गरिएको हुनेछ । विकलांगता भएका मतदाताहरू वा AR हरूलाई तोकिएको मतदान केन्द्र प्रवेश गर्न नसकिने भएको भेटिएमा पंजीकरण र चुनाव सम्बन्धि कार्यालयलाई फ्याक्स (2891 1180) वा टेलिफोन (2891 1001) बाट 4 सेप्टेम्बर 2012 भन्दा ढिला नगरी एउटा विशेष व्हीलचेयर उपयोगकर्ताहरूको लागि सुलभ तोकिएको मतदान केन्द्रमा मतदान दिनको लागि निवेदन गर्न सक्नेछन्। यदि मतदाताहरू/ AR

हूरुलाई मतदानको जानकारीमा अनुवादको सहायताको आवश्यक परेमा, उनीहरूले पहिला CHEER मा 27 अगस्त 2012 देखि प्रभावित निम्नलिखित हटलाईनहरूमा टेलिफोन गर्न सकेछन्।

भाषा	हटलाईन नम्बर
बाहासा इन्डोनेशिया	3755 6811
तागालोग	
थाई	
हिन्दी	3755 6822
नेपाली	
उर्दू	3755 6833

कसरी भोट हाल्ने?

- मतदान केन्द्रमा तपाईंको HKID कार्ड लिएर आउनुहोस् र मतदान कर्मचारीलाई प्रस्तुत गर्नुहोस्।
- तपाईंको हक माथि निर्भर गरेर, तपाईंलाई 1, 2 वा 3 विभिन्न मतपत्रहरू, र "✓" को छवि भएको एउटा चपसँग एउटा कागजको बोर्ड दिइनेछ। चार विशेष FC हरूको निर्वाचक /AR लाई एउटा कालो कलम पनि दिइनेछ।
- भोट हाल्ने कक्ष भित्र, तपाईंको मतपत्र(हरू)मा चिन्ह लगाउनुहोस्।
- मतदान कर्मचारीहरूले दिएका निर्देशनहरू र मतपत्र(हरू)मा छापिएका र भोट हाल्ने कक्ष भित्र नोटिसहरूमा, जस्तै GC र FC (चार विशेष FC हरू बाहेक) निर्वाचकले मतपत्र

(हरू) मा उम्मेदवारहरूको सूचीको घेरामा वा तपाईंको रोजाइको उम्मेदवारको नामको विपरितमा चप लगाउनुहोस्।

- यदि तपाईंले कुनै भूल गर्नु भयो भने, कृपया अध्यक्षता ग्रहण गरिरहेको अधिकृतलाई मतपत्र(हरू) प्रतिस्थापनको लागि अनुरोध गर्नुहोस्।
- मतपत्र अंकन गरेपछि:
 - (a) एउटा GC निर्वाचकले "✓" चिन्ह गोप्य राख्नलाई मतपत्र एकचोटि भित्रपट्टि दोब्याउनु पर्दछ र त्यस पछि निलो मतपत्र बाकसमा खसाल्नु पर्दछ;
 - (b) एउटा जिल्ला परिषद (दोस्रो) FC निर्वाचकले त्यसै गरि मतपत्र एकचोटि भित्रपट्टि दोब्याउनु पर्दछ र त्यस पछि सेतो मतपत्र बाकसमा खसाल्नु पर्दछ; र
 - (c) अन्य FC को निर्वाचकले मतपत्र दोब्याउनु हुँदैन। निर्वाचकले मतपत्र मुनि फर्काएर रातो मतपत्र बाकसमा खसाल्नु पर्दछ।

स्वच्छ चुनावहरू

एउटा निर्वाचकले अपराधजनक अपराध गर्दछ यदि उसले:

- चुनावमा मतदान नदिनको लागि कुनै व्यक्तिबाट कुनै लाभ (पैसा, उपहार, आदि समावेश), खानपिन वा मनोरंजनको लागि माग वा स्वीकार गर्छ, वा विशेष उम्मेदवार वा विशेष उम्मेदवारहरूको सूचीको लागि मतदान दिन वा नदिनलाई मान्छ वा स्वीकार गर्छ; वा
- कसैको मतदान निर्णय प्रभावित गर्नलाई बल वा बल प्रयोग गर्ने धम्की दिन्छ वा दबाव प्रयोग गर्छ।

2012 विधान परिषद चुनाव

1+1 = दुई भोटहरू

यस वर्षको सेप्टेम्बर 9 मा हुन गइरहेको विधान परिषद चुनावमा, हरेक मतदातासँग दुई भोटहरू हुनेछ,

एउटा भौगोलिक निर्वाचन क्षेत्रको लागि र एउटा कार्यात्मक निर्वाचन क्षेत्रको लागि।

मतदानको दिनमा, 3.2 मिलियन भन्दा बढी मतदाताहरूले दुई भोटहरू खसाल्न सक्नेछन् - एउटा

भौगोलिक निर्वाचन क्षेत्रको सूचीको उम्मेदवारको लागि, र एउटा नयाँ जिल्ला परिषद (दोस्रो) कार्यात्मक

निर्वाचन क्षेत्रको सूचीको अर्को उम्मेदवारको लागि (सामान्यतया "सुपर सिट" भनी सम्बोधन गरिने)।

यस नयाँ कार्यात्मक निर्वाचन क्षेत्रले हडकडलाई एकल निर्वाचन क्षेत्रको रूपमा व्यवहार गर्नेछ।

जिल्ला परिषद सदस्यहरूद्वारा उम्मेदवारहरूलाई मनोनित गरिनेछन्।

मतदानको दिनमा, मतदाताहरूले एउटा चपको प्रयोग गरेर नीलो भौगोलिक निर्वाचन क्षेत्रको मतपत्रमा

एउटा "✓" चिन्ह लगाउने र त्यसपछि त्यसलाई नीलो ब्यालेट बाकसमा खसाली दिने।

उनीहरूले सेतो जिल्ला परिषद (दोस्रो) कार्यात्मक निर्वाचन क्षेत्रको मतपत्रमा पनि चपको प्रयोग गरेर

एउटा "✓" चिन्ह लगाउने र त्यसपछि त्यसलाई सेतो ब्यालेट बाकसमा खसाली दिने।

प्रत्येक मतपत्रमा एउटा मात्र भोट

सोधपूछ: 2891 1001

वेबसाइट: www.elections.gov.hk